DPN 6933

विष्णु पञ्जर स्तोत्र

Title : VIṢṆU PAÑJARA STOTRA

Run. No. 7658

Cat. No.

Micro. No.

Subject स्तोत्र Hymn

Religion : Hindu / Bauddha

Language : Skt. / New. / Nep. / Skt.- New. / Maith.- New. / New.- Nep. / नेपाली भाषाको अनुवाद ह्याउँ आएकोमा संस्कृत मूल पाठ

nepali Translation (red ink) sanskrit text

Size in cms. 9.0 x 18.2

Folios 9

Lines (in a page) 7

Folio 8. missing

Compl. / Incompl.

Chapt. / act /

Author / translator

Scribe / donor

Date: NS / SS / VS / KS

Ruler / place

Script : New. / Dev. / Bhuj. / Ran. /

Illus. :

Material : palmleaf / paper / thyasaphu / ह्याउँ मसि ने ... ।

Red ink also used.

Condition : fine / damaged by worms, rats, water /

Beginning, colophon, post-colophon :

श्रीगणेशाय नमः ॥ ॐ नमो भगवते वासुदेवाय नमः ॥ श्रीब्रह्मोवाच ॥ ॥ विष्णु पञ्जरकं

दिवे सर्व दुष्टो निवारणं । उग्र तेजो महा वीर्यं सर्व शत्रु निकृन्तनं ॥ १ ॥

यो विष्णु पंजल सन्ध्या मात्र अथवा कष्ट मात्री अथवा जस्ले पढ्ला यो पढुक्स्येको सत्रुका बल घटि जांदछन. अति पापे स्वर्ले आज्ञा गर्दछ ॥ १ ॥

समाप्ति वाक्य / colophon

इति श्री महेश्वर प्रोक्तं विष्णु पंजल स्तोत्रं समाप्तं ॥ ॥

॥श्रीगणेशायनमः। ।ॐ नमो भगवते वासुदेवा
यनमः॥ श्रीब्रह्मेस्वरोवाच॥ ॥विष्णुपंजलकी दि
र्व्यसर्वदुःष्टानिवारनी॥ उग्रतेजो महाविर्ज्ये. सर्बसत्रु
निकितनी॥ १ ॥यो विष्णुपंजल. सुन्यामात्र. अथवाः
कस्मिमात्री. अथवा जसले पढ़ला यो मनुष्ये पो. सत्रुक
वलघटिजाछन. भनि परमेस्वरले. आज्ञा गर्छन॥ १
॥त्रिपुरदहे मानेन. ब्रह्मनाई स्वरकृते॥ नदहेः

॥ विष्णु ॥
१

सप्रवक्ष्यामि. श्वात्मारक्ष्यासदाभवेत ॥ २ ॥ श्रीब्र
ह्माले. त्रीपुरासुरदैत्यसि घ. संग्रारमर्ना निमित्त ब
नायाको ॥ पैतियुस कोपरिश्या. श्वात्मारक्ष्यागर्नु
पर्छन ॥ २ ॥ पादौ रक्षतु गोविन्द. जंघ यम्रक्षतु त्री
विक्रम ॥ ऊरू हृषीकेसवरक्ष. कत्यां श्रैव जनी १
दनं ॥ २ ॥ पाउतुईमा. गोविंदलेरक्ष्यागर्छन. म
रठारमा. जनार्दनलेरक्ष्यागर्छन ॥ साफलमा
तिविक्रमले रक्ष्यागर्छन. घुदामा. जनार्दन ॥ पी

लिरक्ष्यागर्छन ॥ ३ ॥ नाभस्तु अच्युतोरक्ष. गुह्यन्तु वा
मनस्तथा ॥ उदरे पद्मनाभश्च. हृदि पृ श्रेवरक्षतु
॥ ४ ॥ नाभिमा. अच्युतालेरक्ष्यागर्छन. मुत्रठारमा. वा
मनलेरक्ष्यागर्छन ॥ जंगामा पद्मनाभलेरक्ष्यागर्छन ॥
कंधमा हरिलेरक्ष्यागर्छन ॥ ४ ॥ वामपार्श्वे तनो वि
ष्णुदक्षी रोम धूसुन्दनी ॥ वाहु[illegible]दौ वासुदेवश्च हृ
दयश्च जनार्दन ॥ ५ ॥ वाहुपतिविष्णुलेरक्ष्याग

॥विस्नु॥
२

छिन. दाहिन्यापाति. वनसुन्दरले रक्ष्या गर्छिन. बाकु:
डुईमा. वासुदेवले रक्ष्या गर्छिन. हृदयमा. जनार्दन
ले रक्ष्या गर्छिन ॥ ५ ॥ कंठे रक्षतु वाराहः. कृष्ण
श्चमुखमण्डले ॥ माधवकर्णयोरक्षे हृषिके:
शीजनासिके ॥ ६ ॥ गलामा. वाराहले. रक्ष्याग २
छिन. मुखमा. कृष्णले. रक्ष्या गर्छिन ॥ नाकमा मा
धवले रक्ष्या गर्छिन. निधारमा. हृषिकेशवले ॥पं३

रक्ष्या गर्छिन ॥ ६ ॥ नेत्रो नारायणे रक्षे. ललाटे गरु
ड़ध्वज ॥ कपोले केशव रक्षे. दाहिने तेजवरभन्नु ॥
७ ॥ नेत्र दुईमा. नारायणले रक्ष्या गर्छिन ॥ कपा
लमा. गरुड़ध्वजले रक्ष्या गर्छिन. प्रपुराउईमा. केश
वले रक्ष्या गर्छिन ॥ ७ ॥ श्रीवत्सर्वगात्रेषु. रक्षमे पुरु
षोत्तम ॥ पूर्वे तु पुंडरिकाक्ष्य. आग्नेयां श्रीधरस्त
था ॥ ८ ॥ सिलसर्वांगमा श्री लक्ष्मीपुरुषले रक्ष्याग

॥ विष्णु ॥
२

र्द्धन. पर्वतपानिमा. पुंदरिकाक्षलेर स्यागर्द्धन्
छ्रीनि कुनामा. श्रीधरलेर स्यागर्द्धन॥ ८ ॥द
क्षिरो नारसिंहश्च. नैरित्यतु दामोदरी॥ पुर्षोत्त
म वारुन्यो. वायुव्यो पितवासले॥ ९ ॥दक्षिन
पातिमा. नरसिंहलेर स्यागर्द्धन. नैरित्यमा
दामोदरले. रक्ष्यागर्द्धन॥ वायुव्यमा पितवा:
सनलेर स्यागर्द्धन॥ ९ ॥गडाधरस्तुकोवे

२
॥पंञ

रसीः खड्गी शान्ततोदिशि॥ पातालेषु गडारक्षेत्
कास्यतु सुर्दर्शनं॥ १० ॥उत्तपति गडाधरलेर
स्यागर्द्धन. दक्षिनपति. पद्मधरलेर स्याग
र्द्धन॥ पातालमा. गडाधरलेर स्यागिरर्द्धन:
आकासमा. सुर्दरसन लेर स्यागर्द्धन॥ १०
शानिर्धोसर्वगात्रेषु. प्रविष्टो विष्णुपंजल॥ वि
दन्न पंजलविष्टो हे विचारानिम हेश्वरं॥ ११

॥विष्णु॥
४

॥ सवैसमिपमा. सर्वगाचले. रक्ष्यागर्दछन. वि
ष्णुलेस कलसर्वांगप विचगर्दछन ॥ यो मै लोकि
संसारमा विस्तार भयाको. यो पृथिविमा पिथ्या
न मै रक्ष्याको ॥ ११ ॥ राजद्वारे पथे घोरे. संग्रामे ४
सत्रुसंकटे ॥ नदिषु तरनेश्चैव. व्याघ्र चौरभः
यंतथा ॥ १२ ॥ यो विष्णुपंजलरा जाले. धुनि ॥पंज
रा व्यामा पनि. राजद्वारमा पनि. पर्छु. संग्रा

प
ममा पनि सत्रुको. अपदा. आयामा पनि पर्छु ॥ चो
र नीर्जमा को न्यस्तप व्यामा पनि पर्छु. वाघ को सं
कष्टप व्यामा पनि पर्छु. चौरको संकष्टप व्यामा पर्छु
नि पर्छु ॥ १२ ॥ अग्निदग्धनीपातेषु भुतप्रेतनग्र
ह विनासनी ॥ शांकिनि डीकिनि म्धे. भूतप्रेतभ
यंतथा ॥ १२ ॥ अग्निको भयभयापनि. राजाका भ
यभयापनि. भुतप्रेतका भयभयापनि. यस्तो

॥ विष्णु ॥

५

या

सैयकस्तप यामापनि. यो विष्णुपंजलपछ्याऊ
निरश्याऊंछन ॥ १३ ॥ राभेषदि महाघोरे वाल
पिडादिसंभवेत ॥ चतुर्थिक महारोगा ज्येष्ठ स्वा
रादिसंभवेत ॥ १४ ॥ राक्षसका भये. महाघु ५
घोरभयानक ब्रह्मराक्षसादि ब्रह्मपिशाच ॥ ये
ता. आसिप्रकारका भये महासंकष्टवदा भया
पनि यो विष्णुपंजलपछ्याऊनीरश्याऊंछन. छु ॥ पंज

तिजाछन. राजाका भये आयायनि योपछ्यापछि प
रमेश्वर ले श्यागर्छन ॥ १४ ॥ श्रीमंतके सर्वारभं
तनां विस्फोट न कार्यतः ॥ यवं वकूपिधारोगा. क्ष
हिनियथतादधि ॥ १५ ॥ आफनाराणिर. सवाङ्ग
ठाभयामा. पिलो. विफलो. सुरो. अनेगरोगभयाप
नि. रोगभयाका व्यलामा ॥ आफैले धिर्जगरिये
कविनगरिपर्छ ॥ १५ ॥ फुक्कादारि महारोगा

विस्नु ॥ नमयंतिकदाचनं ॥ रक्षरक्षमहादेवरक्षरक्षमहेश्व
६ र ॥ १६ ॥ दुष्टदारिभुतगराको भयरोगभया
कोभयरुँदेन ॥ फेरिमहेश्वर महादेवले, रक्ष्या
रुँछन, देवयनिरक्ष्यारुँछन ॥ १६ ॥ रक्ष्योरक्ष्ये
तु सर्वदेवानांब्रह्मा। विस्नुमहेश्वरः ॥ दिवा ६
रक्षतुसुर्जेभीरात्रौरक्षतुचन्द्रमा ॥ १७
॥ दिनका श्रीसुर्जे, रात्रीका, चन्द्रमाले पं

रक्ष्यागर्छन ॥ १७ ॥ सर्वरक्षंतुविस्नुमासर्वस्था
नेजनार्दनं ॥ रामावग्नहरश्चैव, ब्रह्महागुह्य
त्यग ॥ १८ ॥ सर्वांगसास्त्रथानमा, विस्नुले, रक्ष्या
गरछन ॥ रामले, विघ्ननाशगरिदिछन, पंचहथ्या
दिदोषभयावनियोपद्यापछिनासरुँछन ॥
॥ १८ ॥ श्रीहथ्या, वासहथ्याच, सुरापोवरियत्नि ॥
जलेरक्ष्यतु, वाराह, थलेरक्ष्यतुवामन ॥ १९ ॥

॥विष्णु॥
८

सिंह थ्या भयापनि. वाल हथ्या भयापनि. जानिनजा
नी भयाको दोष भयाको विषयमा नजा निषाया
को. योसवै विषयमा पनि. परमेश्वर लेर श्यागर
छन्॥ जलको भय. वाराह लेर श्यागर्छन्. पिथि
विमा. कस्तभयामा. वाराह लेर श्यागर्छन्॥ १८
॥ अथ वानार सिंहश्च. सर्वत्रपातु केसव
॥ कवचवासुदेवश्च. जेपथेमतंनीत्यसा॥ २०॥ पं

८

गछति॥ गोसहस्त्र फलपुन्य वाजपेयासतानिच॥
२३॥ आफनामनले. क्या क्या ऐक चिंतन गरिकोमा
गर्दै. त्यो कामना प्राप्ति हुन्छ. अंतकारमा वैकुंठ
वास हुन्छन्. फेरि १००० गाई दान गर्याको फलये
विस्नुपंजलपठ्यायतिफल हुन्छ॥ २३॥ अश्वमेध
सहस्राणि फलं प्राप्नोतिमानव॥ अच्युतानंद गोवि
दनामोवाररामैषजे॥ २४॥ फेरि अश्वमेधजस्त

॥विष्णु॥
८

१०००गन्याकोफलऊँढ ख्रवपूना.आनंद.गो
विंद.यो नाउ सियो भन्या.आफेना रारिरमा
रोगभयायनियोरोग.सत्यसत्य नासमै
ओधन्॥ २४ ॥नरपातिसकलारोगा.सत्यस
त्यवदामेह॥ आदित्यंड्रोपदेविष्णु.दराउपानि
महेश्वरपिं वैन्यैसुमरानित्यी.व्याधिम्ह न्धू विवर्ज
यन्॥ २५ ॥फेरिआदित्यड्रोपनिविष्णु.ददपा ॥पं

८

निमहेश्वरयोपारकाक.सुमरनागम्या.गगव्या
धि.दशा.शकिना.आगा.सम्ह न्धू योर स्याकुदन्
२५ ॥जलेविष्णुथलेविष्णुविष्णुपर्वतमस्तके
॥ज्वालामालाकुलेविष्णुसर्वविष्णुमयजगत् २६
जलमा विष्णु प थिमा विष्णु पर्वतपर्वत.ठाउठ
उमायनि विष्णु कुलसंनारमायनि विष्णु कालः
मायनि विष्णु यो विष्णु विश्वसैसालजिवाउर्

॥ विष्णु ॥
१०

त्रैलोके सवै व्याप्तसवै विश्वमनिरुद्धन्तु ॥२६

॥ईती श्रीमहेश्वरप्रोक्तं विस्नुपंजर स्तोत्रं समा

प्तं ॥ ॥ ॥ ॥ ॥

१०

॥ पं